

अनिवार्य प्रकटीकरण

फाराम 35.1

¶ C.R.C.P. 16.2(e)(2) का लागि सन्दर्भ । यी प्रकटीकरणहरू अदातलमा दायर गर्नु हुनेछैन, जबसम्म C.R.C.P. 16.2 अनुसार त्यसका लागि आदेशजारी गरिंदैन।]

अनिवार्य प्रकटीकरणहरू । (पूर्ण तथा सही प्रतिहरूले मौलिक प्रतिहरू विस्थापित गर्न सक्छन् । "बालक/बालिका(हरू)" भन्नाले दुवै पक्षका नाबालक बालक/बालिका(हरू) बुझिन्छन् ।)

प्रत्येक पक्षले निम्न उपलब्ध गराउनुपर्नेछ:

(क) सपथबद्ध आर्थिक विवरण । सर्वोच्च अदालतले स्वीकृत गरेको फाराम (फाराम ३५.२) प्रयोग गरेर पूरा गरी हस्ताक्षर गरिएको सपथबद्ध आर्थिक विवरण ।

(ख) आयकर फिर्ती (सबैभन्दा पछिल्ला ३ वर्ष) । याचिका दायर गर्नुअघि वा आदेश-पश्चात्को प्रस्तावअघि तीन वर्षका लागि व्यक्तिगत वा व्यावसायिक संघीय आयकर फिर्ती । व्यावसायिक फिर्तीहरू त्यस्ता कुनै पनि व्यवसायका लागि हुन्, जसमा कुनै पक्षको रुचि छ र जसले त्यस्ता व्यवसायलाई त्यस्ता फिर्तीहरूको प्रति प्रदान गर्न आवश्यक छ । प्रत्येक फिर्तीमा सम्पूर्ण अनुसूचीहरू तथा संलग्नकहरू, जस्तै: W-2s, 1099s, र K-1 संलग्न हुनुपर्नेछ । यदि कर फिर्ती प्रकटीकरणका बेला पूरा गर्न सकिएन भने फिर्ती पूरा गर्नका लागि आवश्यक कागजपत्रहरू जस्तै: W-2s, 1099s र K-1 म्याद बढाउन गरिएका अनुरोधका प्रतिहरू, तथा कर भुक्तानीको अनुमानित रकम सामेल गर्नुहोस् । यदि बितेका तीन वर्षबीच कुनै आदेश भरिएको भए, उक्त आदेशभरेदेखिका फाइल गरिएका फिर्तीहरू मात्र प्रदान गर्नुपर्नेछ ।

(ग) व्यक्तिगत आर्थिक विवरणहरू (पछिल्ला ३ वर्ष) पछिल्ला तीन वर्षमा तयार गरिएका सम्पूर्ण व्यक्तिगत विवरणहरू, सम्पत्ति वा दायित्वहरूको विवरण, तथा क्रेडिट वा ऋण आवेदनहरू । यदि बितेका तीन वर्षबीच कुनै आदेश भरिएको भए, उक्त आदेशको भरेदेखिका फाइल गरिएका विवरणहरू/आवेदनहरू मात्र प्रदान गर्नुपर्नेछ ।

(घ) व्यावसायिक आर्थिक विवरणहरू (पछिल्ला ३ वर्ष) । पक्षले आर्थिक विवरणमा पहुँच राख्ने प्रत्येक व्यवसायका लागि पछिल्लो तीन आर्थिक वर्षका आर्थिक विवरणहरू, सबै वर्षदेखि हालसम्मका अद्यावधिक आर्थिक विवरणहरू, तथा पछिल्लो दुई वर्षका लागि उही अवधिका आवधिक आर्थिक विवरणहरू । यदि बितेका तीन वर्षबीच कुनै आदेश भरिएको भए, उक्त आदेशभरेदेखिका फाइल गरिएका वक्तव्यहरू/आवेदनहरू मात्र प्रदान गर्नुपर्नेछ ।

(ङ) घरजग्गा कागजपत्रहरू । कुनै पनि व्यक्तिगत वा व्यावसायिक पक्षको रुचि(हित) भएको सम्पूर्ण घरजग्गा सम्पत्तिको मूल्य उल्लेख गर्ने शीर्ष कागजपत्रतथा सम्पूर्ण कागजपत्रहरू । यो खण्ड आदेश-पश्चात्का प्रस्तावहरूमा लागू हुने छैन, जबसम्म त्यसो गर्नका लागि अदालतले आदेश गर्दैन ।

(च) व्यक्तिगत ऋण । ऋण सिर्जना गर्ने सम्पूर्ण कागजपत्रहरू, तथा बाँकी रहेको मौज्दात तथा भुक्तानीका सर्तहरू देखाउने सबैभन्दा पछिल्ला ऋण विवरणहरू । यो खण्ड आदेश-पश्चात् का प्रस्तावहरूमा लागू हुने छैन, जबसम्म त्यसो गर्नका लागि अदालतले आदेश गर्दैन ।

(छ) लगानीहरू । सबैभन्दा पछिल्ला खाता विवरणहरू र वा तिनको वर्तमान मूल्य उल्लेख गर्ने अरु कागजपत्रहरू, जसमा कुनै पनि पक्षको व्यक्तिगत वा व्यावसायिक रुचि छ ।

(ज) रोजगार लाभहरू । कुनै पनि पक्षको प्रत्येक रोजगार लाभ पहिचान गर्ने, र सोको वर्तमान मूल्य उल्लेख गर्ने सबैभन्दा पछिल्लो खाता विवरण वा अरु कागजपत्रहरू ।

(झ) अवकाश ग्रहण योजनाहरू । कुनै पनि पक्ष लाभार्थी भएको प्रत्येक अवकाश ग्रहण योजना पहिचान गर्ने र तिनको वर्तमान मूल्य उल्लेख गर्नुका साथै, योजना व्याख्याहरूको सारांश उल्लेख गर्ने सबैभन्दा पछिल्ला कागजपत्रहरू । यो खण्ड आदेश-पश्चात् का प्रस्तावहरूमा लागू हुने छैन, जबसम्म त्यसो गर्नका लागि अदालतले आदेश गर्दैन ।

(ञ) बैङ्क/आर्थिक संस्थाका खाताहरू । कुनै पनि बैङ्क वा अन्य वित्तीय संस्थाहरूमा भएका प्रत्येक पक्षको प्रत्येक खाता पहिचान गर्ने तथा ती खाताको वर्तमान मूल्य/रकम उल्लेख गर्ने सबैभन्दा पछिल्ला खाता विवरणहरू ।

(ट) आय लेख्यपत्रीकरण । रोजगार, लगानी, सरकारी कार्यक्रमहरू, उपहारहरू, ट्रस्ट वितरणहरू, पुरस्कारहरूबाट प्राप्त आयहरूसहित वर्तमान र अघिल्लो क्यालेन्डर वर्षका लागि कुनै पनि पक्षको प्रत्येक आय स्रोतका लागि तथा अन्य प्रत्येक स्रोतबाट प्राप्त हुने आय, तलबको अर्धकट्टीहरू, एक वर्तमान आय विवरण, तथा अघिल्लो वर्षका लागि अन्तिम आय विवरण । प्रत्येक स्व-रोजगार पक्षले कुल आय, आय सिर्जना गर्नका लागि आवश्यक व्यावसायिक खर्चहरू, तथा याचिका दायर गर्नुअघि वा आदेश-पश्चात् प्रस्तावअघि शुद्ध आयको सपथबद्ध विवरण प्रदान गर्नुपर्नेछ ।

(ठ) रोजगार तथा शिक्षा सम्बन्धित बालक/बालिका स्याहार लेख्यपत्रीकरण सम्बन्धित पक्षको शिक्षा र रोजगार खोजीसँग सम्बन्धित शिशु स्याहार खर्चसहित उक्त पक्षको औसत मासिक रोजगार-सम्बन्धित बालक/बालिका स्याहार खर्च देखाउने कुनै पनि कागजपत्रहरू । बालक/बालिका सहयोग कुनै मुद्दा भए मात्र यो खण्ड लागू हुनेछ ।

(ड) बिमा लेख्यपत्रीकरण । सम्पूर्ण जीवन, स्वास्थ्य तथा सम्पत्ति बिमा नीतिहरू तथा वर्तमान कागजपत्रहरू जसले लाभार्थीहरू, कभरेज, खर्च (बालक/बालिका(हरू)का लागि स्वास्थ्य बिमा प्रदान गर्न भुक्तानी गर्नुपर्ने अंशसहित), तथा भुक्तानी अनुसूची । यो आदेश-पश्चात् प्रस्तावहरूमा लागू हुनेछैन, जबसम्म अदालतले त्यस्तो आदेश गर्दैन वा बालक/बालिका सहयोग कुनै मुद्दा हुँदैन, बालक/बालिका(हरू)सँग सम्बन्धित नीति तथा खर्च जानकारी प्रदान गरिनेछ ।

(ढ) असाधारण बालक/बालिका(हरू)को खर्च लेख्यपत्रीकरण । सम्पूर्ण बारम्बार भईरहने बालक/बालिका(हरू)का असाधारण खर्चहरूका लागि औसत मासिक खर्च देखाउने सम्पूर्ण विवरणहरू । बालक/बालिका सहयोग कुनै मुद्दा भएमा मात्र यो खण्ड लागू हुनेछ ।

(ण) अदालतले त्यसो गर्न आदेश नगरेसम्म, यी अनिवार्य प्रकटीकरणहरू त्यस्ता आदेश-पश्चात् प्रस्तावहरूका लागि लागू हुनेछैनन्, जसले निर्णय प्रक्रिया तथा पालनपोषण समयका समस्याहरू मात्र उठान गर्छन् ।